

Rev

Chapter 1

Nepali Interlinear

Reference: Nepali ERV

1	Ἀποκάλυψις प्रकाश G0602	Ἰησοῦ येशूको G2424	Χριστοῦ, ख्रीष्टको G5547	ἦν जुन G3739	ἔδωκεν दिनुभयो G1325	αὐτῷ उहाँलाई G0846	ὁ त्यो G3588	Θεός, परमेश्वरले G2316	δείξει देखाउनलाई G1166	τοῖς उहाँका G3588	
	δούλους दासहरूलाई G1401	αὐτοῦ, उहाँका G0846	ἃ जे-कुरा G3739	δεῖ हुनैपर्छ G1163	γενέσθαι घट्नु G1096	ἐν चाँडै G1722	τάχει. नै। G5034	καὶ र G2532	ἐσήμενεν, संकेत-गर्नुभयो G4591	ἀποστείλας पठाएर G0649	διὰ मार्फत G1223
	τοῦ आफना G3588	ἀγγέλου दूतको G0032	αὐτοῦ, उहाँका G0846	τῷ आफना G3588	δούλῳ दासलाई G1401	αὐτοῦ, उहाँका G0846	Ἰωάννη, यूहन्नालाई G2491				

यो येशू ख्रीष्टको अभिमानिस हो। परमेश्वरले येशूलाई यी कुराहरु, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफना सेवक यूहन्नालाई यी कुराहरु दर्शाउनका निम्ति आफना स्वर्गदूत पठाउनु भयो।

2	ὁς जसले G3739	ἐμαρτύρησεν गवाही-दिए G3140	τὸν त्यो G3588	λόγον वचनको G3056	τοῦ त्यो G3588	Θεοῦ, परमेश्वरको G2316	καὶ र G2532	τὴν त्यो G3588	μαρτυρίαν साक्षीको G3141	Ἰησοῦ येशू G2424
	Χριστοῦ, ख्रीष्टको G5547	ὅσα जतिसुकै G3745	εἶδεν. देख्नुभयो। G3708							

यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमेश्वरको सन्देश हो।

3	Μακάριος धन्य G3107	ὁ त्यो G3588	ἀναγινώσκων, पढ्ने G0314	καὶ र G2532	οἱ ती G3588	ἀκούοντες सुन्नेहरू G0191	τοὺς यो G3588	λόγους वचनहरू G3056	τῆς यस G3588	
	προφητείας, अगमवाणीका G4394	καὶ र G2532	τηροῦντες पालन-गर्नेहरू G5083	τὰ ती-कुरा G3588	ἐν यसमा G1722	αὐτῇ यसमा G0846	γεγραμμένα; लेखिएका G1125	ὁ किनभने G3588	γὰρ त्यो G1063	καιρὸς समय G2540
	ἐγγύς. नजिकै-छ। G1451									

त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरु धन्य हुन् जो यी अगमवाणीको शब्दहरु सुन्दछन् र यही अनुसार कामहरु गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।

4	Ἰωάννης यूहन्ना G2491	ταῖς ती G3588	ἑπτὰ सातवटा G2033	ἐκκλησίαις मण्डलीहरूलाई G1577	ταῖς ती G3588	ἐν मा G1722	τῇ त्यो G3588	Ἀσίᾳ: एशियामा: G0773	χάρις अनुग्रह G5485	ὑμῖν तिमीहरूलाई G4771	καὶ र G2532	
	εἰρήνη, शान्ति G1515	ἀπὸ बाट G0575	ὁ जो G3588	ῶν हुनुहुन्छ G1510	καὶ र G2532	ὁ जो G3588	ἦν हुनुहुन्थ्यो G1510	καὶ र G2532	ὁ जो G3588	ἐρχόμενος; आउनुहुनेछ G2064	καὶ र G2532	ἀπὸ बाट G0575
	τῶν ती G3588	ἑπτὰ सातवटा G2033	Πνευμάτων, आत्माहरूबाट G4151	ἃ जुन G3739	ἐνώπιον सामु G1799	τοῦ उहाँको G3588	θρόνου सिंहासनको G2362	αὐτοῦ; उहाँको G0846				

यूहन्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई: अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अधिका सात आत्माहरूद्वारा

5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος
र बाट येशू ख्रीष्टबाट जो विश्वासयोग्य-साक्षी त्यो विश्वस्त त्यो पहिलोटे
[G2532](#) [G0575](#) [G2424](#) [G5547](#) [G3588](#) [G3144](#) [G3588](#) [G4103](#) [G3588](#) [G4416](#)

τῶν νεκρῶν. καὶ ὁ ἄρχων τῶν βασιλείων τῆς γῆς. Τῷ ἀγαπῶντι
ती मृतहरूका। र त्यो शासक ती राजाहरूका यस पृथ्वीका। जो प्रेम-गर्नुहुन्छ
[G3588](#) [G3498](#) [G2532](#) [G3588](#) [G0758](#) [G3588](#) [G0935](#) [G3588](#) [G1093](#) [G3588](#) [G0025](#)

ἡμᾶς, καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν, ἐν τῷ αἵματι
हामीलाई र मुक्त-गर्नुभयो हामीलाई बाट ती पापहरूबाट हाम्रा द्वारा उहाँको रगतद्वारा
[G1473](#) [G2532](#) [G3089](#) [G1473](#) [G1537](#) [G3588](#) [G0266](#) [G1473](#) [G1722](#) [G3588](#) [G0129](#)

αὐτοῦ,
उहाँको
[G0846](#)

अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।

6 καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ:
र बनाउनुभयो हामीलाई राज्य पूजाहारीहरू उहाँका परमेश्वर र पिताको-निम्ति उहाँको।
[G2532](#) [G4160](#) [G1473](#) [G0932](#) [G2409](#) [G3588](#) [G2316](#) [G2532](#) [G3962](#) [G0846](#)

αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
उहाँलाई त्यो महिमा र त्यो पराक्रम सदासर्वदा ती युगयुगसम्म ती युगयुगसम्म। आमेन।
[G0846](#) [G3588](#) [G1391](#) [G2532](#) [G3588](#) [G2904](#) [G1519](#) [G3588](#) [G0165](#) [G3588](#) [G0165](#) [G0281](#)

येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमेन।

7 Ἴδου, ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς, καὶ
हेर आउनुहुन्छ साथमा ती बादलहरूसँग र देख्नेछ उहाँलाई हरेक आँखाले र
[G3708](#) [G2064](#) [G3326](#) [G3588](#) [G3507](#) [G2532](#) [G3708](#) [G0846](#) [G3956](#) [G3788](#) [G2532](#)

οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ' αὐτὸν πᾶσαι αἰ
तिनीहरूले-पनि-जसले उहाँलाई छेडे र विलाप-गर्नेछन् उहाँको-कारण उहाँको सबै ती
[G3748](#) [G0846](#) [G1574](#) [G2532](#) [G2875](#) [G1909](#) [G0846](#) [G3956](#) [G3588](#)

φυλαὶ τῆς γῆς. ναί, ἀμήν.
जातिहरूले यस पृथ्वीका। हो आमेन।
[G5443](#) [G3588](#) [G1093](#) [G3483](#) [G0281](#)

हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमेन।

8 Ἐγὼ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὠ, {ἀρχὴ καὶ τέλος} λέγει Κύριος ὁ
म हुँ त्यो अल्फा र त्यो ओमेगा आदि र अन्त भन्नुहुन्छ प्रभु त्यो
[G1473](#) [G1510](#) [G3588](#) [G0001](#) [G2532](#) [G3588](#) [G5598](#) [G0746](#) [G2532](#) [G5056](#) [G3004](#) [G2962](#) [G3588](#)

Θεός, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ.
परमेश्वरले जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ त्यो सर्वशक्तिमान्।
[G2316](#) [G3588](#) [G1510](#) [G2532](#) [G3588](#) [G1510](#) [G2532](#) [G3588](#) [G2064](#) [G3588](#) [G3841](#)

प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा + 1:8 अल्फा अनि ओमेगा ग्रीक वर्णमालाको पहिलो अनि अन्तिम अक्षरहरू, जसको अर्थ हुन्छ ‘शुरु’ अनि ‘अन्त’। हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”

- 9 Ἐγὼ Ἰωάννης, ὁ ἀδελφὸς ὑμῶν, καὶ συνκοινωνὸς ἐν τῇ θλίψει,
 म यूहन्ना तिमीहरूको भाइ तिमीहरूको र सहभागी मा त्यो कष्टमा
[G1473](#) [G2491](#) [G3588](#) [G0080](#) [G4771](#) [G2532](#) [G4791](#) [G1722](#) [G3588](#) [G2347](#)
- καὶ βασιλεία, καὶ ὑπομονή, ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ
 र राज्यमा र धैर्यमा मा येशूमा भएँ मा त्यो टापुमा त्यो
[G2532](#) [G0932](#) [G2532](#) [G5281](#) [G1722](#) [G2424](#) [G1096](#) [G1722](#) [G3588](#) [G3520](#) [G3588](#)
- καλουμένη Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ τὴν μαρτυρίαν Ἰησοῦ.
 भनिने पत्मोसमा को-लागि त्यो वचनको त्यो परमेश्वरको र त्यो साक्षीको येशूको।
[G2564](#) [G3963](#) [G1223](#) [G3588](#) [G3056](#) [G3588](#) [G2316](#) [G2532](#) [G3588](#) [G3141](#) [G2424](#)

म यूहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।

- 10 ἐγενόμην ἐν Πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ, καὶ ἤκουσα ὀπίσω μου
 भएँ मा आत्मामा मा त्यो प्रभुको दिनमा र सुनेँ पछाडि मेरो
[G1096](#) [G1722](#) [G4151](#) [G1722](#) [G3588](#) [G2960](#) [G2250](#) [G2532](#) [G0191](#) [G3694](#) [G1473](#)
- φωνὴν μεγάλην, ὡς σάλπιγγος,
 स्वर ठूलो जस्तो तुरहीको
[G5456](#) [G3173](#) [G5613](#) [G4536](#)

परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनेँ। त्यो तुरहीको आवाज जस्तो सुनियो।

- 11 λεγούσης, Ἐγὼ εἶμι τὸ Α καὶ τὸ Ω ὁ πρῶτος καὶ ὁ
 भन्दै म हुँ त्यो अल्फा र त्यो ओमेगा त्यो पहिलो र त्यो
[G3004](#) [G1473](#) [G1510](#) [G3588](#) [G0001](#) [G2532](#) [G3588](#) [G5598](#) [G3588](#) [G4413](#) [G2532](#) [G3588](#)
- ἔσχατος; καὶ}, Ὁ βλέπει γράψον εἰς βιβλίον, καὶ πέμψον ταῖς ἐπτά
 अन्तिम र जे देखेछौ लेख एउटा पुस्तकमा र पठाइदेऊ ती सातवटा
[G2078](#) [G2532](#) [G3739](#) [G0991](#) [G1125](#) [G1519](#) [G0975](#) [G2532](#) [G3992](#) [G3588](#) [G2033](#)
- ἐκκλησίαις: εἰς Ἐφεσον, καὶ εἰς Σμύρναν, καὶ εἰς Πέργαμον, καὶ εἰς
 मण्डलीहरूलाई अर्थात् एफिससमा र अर्थात् स्मुर्नामा र अर्थात् पर्गामनमा र अर्थात्
[G1577](#) [G1519](#) [G2181](#) [G2532](#) [G1519](#) [G4667](#) [G2532](#) [G1519](#) [G4010](#) [G2532](#) [G1519](#)
- Θυάτειρα, καὶ εἰς Σάρδεις, καὶ εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν.
 थुआतीरामा र अर्थात् सार्डिसमा र अर्थात् फिलाडेल्फियामा र अर्थात् लाओडिकियामा।
[G2363](#) [G2532](#) [G1519](#) [G4554](#) [G2532](#) [G1519](#) [G5359](#) [G2532](#) [G1519](#) [G2993](#)

त्यो आवाजले भन्यो, “तिमीले जे देखेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामन, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”

- 12 Καὶ ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἣτις ἐλάλει μετ’ ἐμοῦ. καὶ
 र फर्केँ हेर्न त्यो स्वरलाई जसले बोल्तिरहेको-थियो सँग मसँग। र
[G2532](#) [G1994](#) [G0991](#) [G3588](#) [G5456](#) [G3748](#) [G2980](#) [G3326](#) [G1473](#) [G2532](#)
- ἐπιστρέψας, εἶδον ἐπτά λυχνίας χρυσᾶς,
 फर्किँदा देखेँ सातवटा सामदानहरू सुनका
[G1994](#) [G3708](#) [G2033](#) [G3087](#) [G5552](#)

को हो जो मसित बात गर्दैछ भनी हेर्न म पछि फर्किँँ। जब म फर्किँँ, मैले सुनका सातवटा दीप-दानी देखे।

- 13 καὶ ἐν μέσῳ τῶν λυχνιῶν, ὅμοιον υἱὸν ἀνθρώπου, ἐνδεδυμένον
 र बीचमा बीचमा ती सामदानहरूका जस्तो मानिसको-पुत्र मानवको लगाउनुभएको
[G2532](#) [G1722](#) [G3319](#) [G3588](#) [G3087](#) [G3664](#) [G5207](#) [G0444](#) [G1746](#)
- ποδήρη, καὶ περιεζωσμένον παρὸς τοῖς μαστοῖς, ζώνην χρυσᾶν.
 लामो-पोशाक र बाँधिएको नजिक उहाँको छातीमा पेटी सुनको।
[G4158](#) [G2532](#) [G4024](#) [G4314](#) [G3588](#) [G3149](#) [G2223](#) [G5552](#)

मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटो बाँधिएको थियो।

14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ, ὡς ἔριον, λευκὸν ὡς
 उहाँको अनि शिर उहाँको र ती कपालहरू सेता जस्तो ऊन सेतो जस्तो
[G3588](#) [G1161](#) [G2776](#) [G0846](#) [G2532](#) [G3588](#) [G2359](#) [G3022](#) [G5613](#) [G2053](#) [G3022](#) [G5613](#)

χιῶν; καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλόξ πυρός;
 हिउँ र उहाँका आँखाहरू उहाँका जस्तो ज्वाला आगोको
[G5510](#) [G2532](#) [G3588](#) [G3788](#) [G0846](#) [G5613](#) [G5395](#) [G4442](#)

तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए।

15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ, ὡς ἐν καμίνῳ πεπυρωμένης;
 र उहाँका खुट्टाहरू उहाँका जस्तो चम्किलो-काँसा जसरी मा भट्टीमा तताइएको
[G2532](#) [G3588](#) [G4228](#) [G0846](#) [G3664](#) [G5474](#) [G5613](#) [G1722](#) [G2575](#) [G4448](#)

καὶ ἡ φωνὴ αὐτοῦ, ὡς φωνὴ ὑδάτων πολλῶν;
 र उहाँको स्वर उहाँको जस्तो स्वर पानीको धेरै
[G2532](#) [G3588](#) [G5456](#) [G0846](#) [G5613](#) [G5456](#) [G5204](#) [G4183](#)

तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो।

16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ, ἀστέρας ἑπτὰ, καὶ ἐκ τοῦ
 र लिनुभएको मा उहाँको दाहिने हातमा उहाँको ताराहरू सातवटा र बाट उहाँको
[G2532](#) [G2192](#) [G1722](#) [G3588](#) [G1188](#) [G5495](#) [G0846](#) [G0792](#) [G2033](#) [G2532](#) [G1537](#) [G3588](#)

στόματος αὐτοῦ, ῥομφαία δίστομος ὀξεῖα, ἐκπορευομένη; καὶ ἡ ὄψις αὐτοῦ,
 मुखबाट उहाँको तरवार दुई-धारे तीखो निस्किरहेको र उहाँको अनुहार उहाँको
[G4750](#) [G0846](#) [G4501](#) [G1366](#) [G3691](#) [G1607](#) [G2532](#) [G3588](#) [G3799](#) [G0846](#)

ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
 जस्तो त्यो सूर्य चम्किरहेको मा आफ्नो शक्तिमा उहाँको।
[G5613](#) [G3588](#) [G2246](#) [G5316](#) [G1722](#) [G3588](#) [G1411](#) [G0846](#)

उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुईपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπαυσα πρὸς τοὺς πόδας αὐτοῦ, ὡς νεκρός. καὶ
 र जब देखें उहाँलाई ढलें तिर उहाँका खुट्टाहरूमा उहाँका जस्तो मरेको। र
[G2532](#) [G3753](#) [G3708](#) [G0846](#) [G4098](#) [G4314](#) [G3588](#) [G4228](#) [G0846](#) [G5613](#) [G3498](#) [G2532](#)

ἔθηκεν τὴν δεξιὰν αὐτοῦ ἐπ’ ἐμέ, λέγων Μὴ φοβοῦ; ἐγὼ εἶμι ὁ
 राख्नुभयो उहाँको दाहिने-हात उहाँको माथि ममाथि भन्दै नगर भय म हुँ त्यो
[G5087](#) [G3588](#) [G1188](#) [G0846](#) [G1909](#) [G1473](#) [G3004](#) [G3361](#) [G5399](#) [G1473](#) [G1510](#) [G3588](#)

πρῶτος καὶ ὁ ἔσχατος;
 पहिलो र त्यो अन्तिम
[G4413](#) [G2532](#) [G3588](#) [G2078](#)

जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ।”

18 καὶ ὁ Ζῶν. καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ Ζῶν εἶμι εἰς τοὺς
 र त्यो जीवित। र भएँ मरेको र हेर जीवित छु सदासर्वदा ती
[G2532](#) [G3588](#) [G2198](#) [G2532](#) [G1096](#) [G3498](#) [G2532](#) [G3708](#) [G2198](#) [G1510](#) [G1519](#) [G3588](#)

αἰῶνας τῶν αἰώνων, καὶ ἔχω τὰς κλεῖδας τοῦ θανάτου. καὶ τοῦ ᾗδου.
 युगयुगसम्म ती युगयुगसम्म र छन्-मसँग ती साँचोहरू त्यो मृत्युका र त्यो पातालका।
[G0165](#) [G3588](#) [G0165](#) [G2532](#) [G2192](#) [G3588](#) [G2807](#) [G3588](#) [G2288](#) [G2532](#) [G3588](#) [G0086](#)

म नै एक हुँ जो बाँचेको छु। एक जो जीवित छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँचोहरू छन्।

19 γράψον οὖν ἃ εἶδες, καὶ ἃ εἰσὶν, καὶ ἃ μέλλει γενέσθαι
लेख त्यसैले जे देख्यौ र जे छन् र जे हुन-लागेका-छन् घट्न
[G1125](#) [G3767](#) [G3739](#) [G3708](#) [G2532](#) [G3739](#) [G1510](#) [G2532](#) [G3739](#) [G3195](#) [G1096](#)

μετὰ ταῦτα.
पछि यी-कुराहरू।
[G3326](#) [G3778](#)

| यसर्थ तिमिले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ।

20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων, οὓς εἶδες ἐπι τῆς δεξιᾶς μου,
त्यो रहस्य ती सातवटा ताराहरूको जुन देख्यौ माथि मेरो दाहिने-हातमा मेरो
[G3588](#) [G3466](#) [G3588](#) [G2033](#) [G0792](#) [G3739](#) [G3708](#) [G1909](#) [G3588](#) [G1188](#) [G1473](#)

καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς: οἱ ἑπτὰ ἀστέρες, ἄγγελοι τῶν
र ती सातवटा सामदानहरूको ती सुनका: ती सातवटा ताराहरू दूतहरू ती
[G2532](#) [G3588](#) [G2033](#) [G3087](#) [G3588](#) [G5552](#) [G3588](#) [G2033](#) [G0792](#) [G0032](#) [G3588](#)

ἑπτὰ ἐκκλησιῶν εἰσὶν; καὶ αἱ λυχνίαι αἱ ἑπτὰ, ἑπτὰ ἐκκλησίαι εἰσὶν.
सातवटा मण्डलीहरूका हुन् र ती सामदानहरू ती सातवटा सातवटा मण्डलीहरू हुन्।
[G2033](#) [G1577](#) [G1510](#) [G2532](#) [G3588](#) [G3087](#) [G3588](#) [G2033](#) [G2033](#) [G1577](#) [G1510](#)

| तिमिले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमिले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”